



कोरोना भाईरस (COVID-19) जानकारी र अभिभावकहरू र विद्यार्थीहरूको लागि विद्यालयको जानकारी

सम्पूर्ण अष्ट्रेलियाको सरकारहरू –संघीय, जात्य र प्रादेशिक – ले शिक्षाको महत्वपूर्ण बुझ्दछ र COVID-19 को माहामारी भरी विद्यार्थीहरूको लागि अध्ययनमा समर्थन गर्न प्रतिवद्ध छन्।

राज्य र प्रादेशिक सरकारहरू र गैर-सरकारी क्षेत्रका अधिकारीहरूको उनिहरूको विद्यालयको बारेमा परिचालनको निर्णय गर्ने र व्यवस्थित गर्ने दायित्व हुन्छ। तपाईंको क्षेत्रका विद्यालयहरूले COVID-19 लाई कसरी प्रतिक्रिया गर्दैछन् भन्ने बारे जानकारीको लागि प्रथम पटक कृपया तपाईंको विद्यालयलाई सम्पर्क गर्नुहोला, र तपाईंको राज्य र प्रादेशिक सरकारका सल्लाहहरूलाई अनुसरण गर्नुहोला। राज्य र प्रादेशिक सरकारहरूको शिक्षा वेबसाईटहरूको लिङ्क तल दईएको छः

[Australian Capital Territory](#)

[New South Wales](#)

[Northern Territory](#)

[Queensland](#)

[South Australia](#)

[Tasmania](#)

[Victoria](#)

[Western Australia](#)

राज्य र प्रादेशिक सरकारहरू COVID-19 लाई विद्यालयले कसरी प्रतिक्रिया गर्ने भन्ने निर्णयको बारेमा विज्ञ, अधिकारीहरू, राष्ट्रिय र राज्यम आधारित सार्वजनिक स्वास्थ्य सल्लाहहरू अनिवार्य रूपमा नियमित रूपमा जाकारी दिनु पर्दछ भनेर सहमत छन्।

विद्यालयहरूमा COVID-19 फैलावटको सम्भावित जोखिम कम गर्दै

२४ अप्रिल २०२० मा, अष्ट्रेलियाई स्वास्थ्य संरक्षण प्रमुख समिति (AHPPC) ले विद्यालयमा COVID-19 फैलावटको सम्भावित जोखिम कम गर्ने सम्बन्धमा स्वास्थ्य ([health advice](#)) सल्लाह जारी गर्‍यो। यो व्यावहारिक मार्गदर्शन र सल्लाह बच्चाहरू, अभिभावकहरू, शिक्षकहरू र सहयोगी कर्मचारीहरूसँग संलग्न विद्यालयका अग्रजहरूको लागि COVID-19 माहामारीको क्रममा विद्यालयहरूमा कोरोनाभाइरस (COVID-19) फैलावटको तुलनात्मक रूपमा कम जोखिमलाई अझ कम गर्न तयार पारिएको छ।

सारांशमा विचार गर्नुपर्ने कुराहरू निम्न छन्:

- **अभिभावकहरूको लागि:** यदि तपाईंको बच्चा बिरामी छ भने उनीहरू विद्यालयमा अनिवार्य रूपमा जानु हुँदैन। तपाईंले तिनीहरूलाई घरमा र अरूबाट टाढा राख्नु पर्छ। विद्यालय जाने क्रममा आफ्ना बच्चाहरूलाई छोड्दा वा लिंदा पनि अन्य अभिभावक र शिक्षकहरूबाट शारीरिक दूरी कायम गर्न नबिर्सनुहोस्, ।

- **बच्चाहरूको लागि:** यदि तपाईं बिरामी हुनुहुन्छ भने तपाईंको अभिभावक, संरक्षक वा शिक्षकलाई भन्नुहोस्।
- **शिक्षकहरूका लागि:** यदि तपाईं बिरामी हुनुहुन्छ वा कमजोर व्यक्ति वर्गमा हुनुहुन्छ भने काममा आउनुहुन्ना।
- **सबै वयस्कहरूको लागि:** विद्यालय वातावरणमा फैलावटको सबैभन्दा ठूलो जोखिम वयस्कहरू बीच हुन्छ। यो अत्यधिक महत्त्वपूर्ण छ कि शिक्षकहरू र अभिभावकहरूले विद्यालयमा उनीहरू र एक अर्काबीच शारीरिक दुरी कायम गर्ने।

स्वच्छता

विद्यार्थीहरूलाई निम्न सम्झाउनु पर्दछ:

- खाना खानु भन्दा पहिले र शौचालय जाने पछि साबुन र पानीले हात धुनुहोस्।
- ह्याण्ड सेनिटाइजर प्रयोग गर्नुहोस्।
- तपाईंको खोकी र हाँच्छयुँलाई तपाईंको पाखुरा वा टिसूले छोप्नुहोस् (तपाईंको हातहरू होइन)।
- सिधै एउटा फोहोर फ्याल्ने बिनमा तपाईंको प्रयोग गरेको टिस्युहरू राख्नुहोस् र आफ्नो हात धुनुहोस्।
- तपाईंको मुख वा अनुहार नछुने प्रयास गर्नुहोला।
- हात नसमात्नुहोस्, वा अरूसँग हात नमिलाउनुहोस्।
- आफु र अरु बीच सामान्य भन्दा बढी ठाउँ राख्न कोसिस गर्नुहोस्।
- लामबद्धबाट परै रहनुहोला।
- यदि तपाईं चिन्तित हुनुहुन्छ भने अरूलाई सम्पर्क गर्नुहोस्।

उच्च-माध्यामिक व्यवस्थापन र विश्वविद्यालय भर्ना

७ अप्रिल २०२० मा, राज्य र प्रादेशिक शिक्षा मन्त्रीहरूले सहमती गरेका छन् की, उच्च-माध्यामिक विद्यार्थीहरू (१२ कक्षाका विद्यार्थीहरू) ले यस बर्ष उच्च-माध्यामिक शिक्षाको प्रमाणपत्र हासिल गर्न सक्नेछन्, र उक्त प्रमाणपत्रले विश्वविद्यालयमा भर्ना पाउनको लागि, थप शिक्षाको लागि र रोजगारीको लागि सक्षम हुन सक्दछन्।

NAPLAN(नापलान)

२० मार्च २०२० मा, शिक्षा मन्त्रीले २०२० को लागि NAPLAN नगर्ने निर्णय गर्नु भएको छ। NAPLAN १२ देखी २२ मे २०२० मा आयोजित गरिने लक्ष्य राखिएको थियो।

२०२० मा NAPLAN नगर्ने निर्णले विद्यालय नेताहरू, शिक्षकहरू र टेवाका कर्मचारीहरूले विद्यार्थीको हकहित र शिक्षामा निरन्तरता दिन ध्यानकृत हुने मौका पाएका छन्।

NAPLAN एउटा राष्ट्रिय मूल्याङ्कन हो जुन विद्यार्थीहरूको तिन पक्षहरू – पढाई, लेखन र भाषिक सम्मेलनहरू(हिज्जे, व्याकरण विराम चिन्ह) – र संख्या(गणित) को क्षमतामा परिक्षण गरिन्छ। विगत २००८ देखी राज्य र प्रादेशिक विद्यालयहरूले NAPLAN प्रशासित गर्दै आएका छन्।